

भगवतीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको ६७ औं बैठकका निर्णयहरु :

### निर्णय नं १ :

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि यस गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रहेको रकम अपुग हुने देखिएको हुँदा यस गाउँपालिकाको विपद् व्यवस्थापन समितिको मिति २०७६।१२।११ गतेको सिफारिस अनुसार प्रकोप व्यवस्थापन कोषमा रकम थप गर्नुपर्ने भएको र तपसिलका शिर्षकमा चालु आ व मा वित्तीय समानीकरण अनुदान तर्फ विनियोजित रकम लकडाउनको कारण खर्च हुन सक्ने अवस्था नभएकोले प्रकोप व्यवस्थापन कोषमा रकमान्तर गर्ने ।

### तपसिल:

क्र स	शिर्षक	रकम	कैफियत
१	महिला लक्षित कार्यक्रम		
१.१	सिलाईकटाई पुनः ताजकी तालिम ३ महिना तथा आईरन वितरण	४३८०००।	
१.२	एकल महिलाहरुको लागि करेसाबारी तालिम र तरकारीको विउ वितरण	१४००००।	
२	दलित लक्षित कार्यक्रम		
२.१	सवारी चालक पुनःताजकी तालिम १ महिना	५५००००।	
२.२	आधारभूत कम्प्युटर सीप विकास तालिम ३ महिना	१८००००।	
३	युवा लक्षित कार्यक्रम		
३.१	सवारी चालक तालिम १ महिना	३५००००।	
३.२	आधारभूत कम्प्युटर सीप विकास तालिम ३ महिना	३५००००।	
४	जनजाती लक्षित कार्यक्रम		
४.१	व्यावसायिक पशुपालन तालिम ३ दिन र घाँसको विउ वितरण	१०००००।	
	जम्मा	२१०८०००	

### निर्णय नं २ :

भगवतीमाई गाउँपालिकाबाट नोभल कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको वडाका विभिन्न नाकामा खटाईएका श्रम रोजगार बैंकका सदस्यहरुलाई लकडाउन अवधिभरको लागि प्रतिदिन रु ५०० खाना खाजा खर्च उपलब्ध गराउने निर्णय गरियो ।

### निर्णय नं ३ :

नोभल कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७७।१२।११ गतेदेखि लकडाउन गरेको जसको कारण यस भगवतीमाई गाउँपालिकाका श्रम गरेर जीवन निर्वाह गर्ने घरपरिवारलाई राहत प्रदान गर्नको लागि राहत मापदण्ड २०७७ स्वीकृत गर्ने निर्णय गरियो ।

### निर्णय नं ४ :

यस गाउँपालिकाबाट आ व २०७७।०७६ मा संचालित ठेक्का नं धारा घुम्ने सडक निर्माण को कार्य सम्पन्न गर्ने म्याद २०७६ चैत्र मसान्त सम्म रहेकोमा निर्माण कार्य सम्पन्न भईसकेको र भुक्तानी गर्ने कार्य बाँकी रहेको हुँदा उक्त ठेक्काको २०७७।०१।१५ गते सम्म म्याद थप गर्ने निर्णय गरियो ।

### निर्णय नं ५ :

यस भगवतीमाई गाउँपालिका अन्तर्गत कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा तथा उपचार कार्य, आपूर्ति तथा अत्यावश्यक सेवा सहजीकरण कार्य, अनुगमन तथा नियन्त्रण कार्य र सूचना तथा प्रविधि कार्यमा खटि कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु मध्ये हेल्पडेस्क तथा क्वारेन्टाईनमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सुरु तलव स्केलको ७० प्रतिशत र स्वास्थ्य संस्थाहरुमा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई सुरु तलव स्केलको ५० प्रतिशत प्रोत्साहन सुविधा उपलब्ध गराउने यस गाउँपालिकाको विपद् व्यवस्थापन समितिको मिति २०७६।१२।११ गतेको बैठकबाट निर्णय भएको हुँदा सोही अनुसार सुविधा उपलब्ध गराउने ।

### निर्णय नं ६ :

निर्णय नं ५ अनुसार स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुलाई उपलब्ध गराउने प्रोत्साहन सुविधा नेपाल सरकार र प्रदेश सरकारबाट भएको निर्णानुसार रकम प्राप्त भएमा सोही अनुसार हुने र नेपाल सरकार र प्रदेश सरकारबाट उपलब्ध नभएमा गाउँपालिकाको निर्णानुसार उपलब्ध गराउने निर्णय गरियो ।

## निर्णय नं ७ :

नेपाल सरकार माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ज्यूको अध्यक्षतामा बसेको नोभेल कोरोना रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६।१२।२० गतेको बैठकले तोकिए बमोजिमका प्रावधानहरूको पुर्णपालना हुने सुनिश्चित गरी विकास निर्माण आयोजनाहरू संचालन गर्ने दिने निर्णय गरेको हुँदा उल्लेखित प्रावधानहरूको पुर्णपालना हुने सुनिश्चित गरी विकास निर्माण आयोजनाहरू संचालन गर्ने व्यवस्था मिलाउने ।